

हैजा(Cholera) मिक्रोबो कोलेरा (Vibrio Cholerae) प्रजातीको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक भाडापखाला सर्वनिधि रोग हो । यो रोग संक्रमित व्यक्तिबाट दिसाको माध्यमवाट बाहिरी वातावरणमा पुऱ्दछ र स्वस्थ्य व्यतिमा दुषित खाना वा पानीको माध्यम (Faeco-oral route) बाट सर्दछ ।

## लक्षण तथा चिन्हहरु

- ❖ पातलो, चौलानी पानी जस्तो दिशा (Rice Water Stool)
- ❖ वाकवाकी लाग्ने र बान्ता हुने
- ❖ कडा जलवियोजन हुने
- ❖ पेट दुख्ने
- ❖ ज्वरो आउने
- ❖ असाध्यै तिर्खा लाग्ने



## कडा जलवियोजन (dehydration) भएका लक्षणहरु पहिचान गर्ने तरिकाहरु :

- ❖ आँखा गाडिनु
- ❖ मुख, जिब्रो र घाँठी सुख्खा हुनु
- ❖ तिर्खा लाग्नु, थकाई लाग्नु
- ❖ छाला सुख्खा हुनु
- ❖ पिसाब रंग पहेलो हुनु र पिसाबको मात्रा कम हुनु
- ❖ मुटुको धइकन अनियन्त्रित हुनु

## माथिका कुनै पनि लक्षण देखिएमा स्वास्थ्यकर्मीको सल्लाह लिने

### रोकथामहरु:

- वातावरणलाई स्वच्छ राख्ने
  - ❖ चर्पीमा मात्र दिशा पिसाब गर्ने र दिशा गरेपछि साबुन पानीले मिचिमिची हात धुने
  - ❖ खान बानाउनु, खानु र खुवाउनु अद्य राम्रो सँग साबुन पानीले हात धुने
  - ❖ पानी सधै उमालेर, क्लोरीन देयालेट/क्लोरीन भोल वा फिल्टर गरेर मात्र खानेपानिको प्रयोग गर्ने
  - ❖ भाडापखाला लाग्दा शरीरबाट धेरै पानी खेर जाने हुँदा जल वियोजन भएर मृत्यु समेत हुने अवस्था आउन सक्ने भएकाले पुनर्जीवी भोलको (ORS) सेवन आवश्यक हुन्छ,
  - ❖ खुला दिसापिसाब नगर्ने, सफा र सुरक्षित चर्पीको प्रयोग गर्ने
  - ❖ फोहरमैला सुरक्षित सँग व्यवस्थापन गर्ने
- होठलहरुमा प्रयोग हुने खाने पानी पनि प्रदुषित भएका कारण होठेलमा खाँदा थप सावधानी अपनाउनु पर्ने
- साबुनपानीले मिचिमिची करितमा २० सेकेन्ड हात धुने
- खानेकुरा छुनु वा पकाउनु अगाडी हात धुने, राग्नोसँग परखाल्ने र पकाउने, मिँग्गा र फोहरबाट सुरक्षित राख्ने
- बासी, काँचो, सडेगलेका, मिँग्गा भनकेको खानेकुरा नरखाने



### हैजा विरुद्ध खोप

यो खोप एक सुरक्षित र प्रभावकारी मुखबाट खुवाइने हैजाविरुद्धको खोप हो । यो खोप तथारी भोलको रुपमा १.५ मि.लिको एक मात्राको भाष्टमा उपलब्ध हुन्छ । यो खोप २ देरी ४ हप्ताको फरकमा २ मात्रा दिईर्न्छ । खोपको दुवै मात्रा पाएको ० देरिखि १० दिनपछि यो खोपले सुरक्षा प्रदान गर्दछ ।



हैजा विरुद्धको खोप अहिले काठमाडौंको महानारीको लागि उपलब्ध छैन । उपलब्ध भएको खण्डमा सर्वनिधित निकायबाट यहाँहरुलाई जानकारी हुनेछ ।

नोट: थप जानकारी चाहिएमा स्वास्थ्य मञ्चालयको वेबसाइट(<https://mohp.gov.np/>) मा हेर्नुहोला ।

एनआरएनएको विश्व स्वास्थ्य समितिले तल उल्लेखित विश्वहरुको परामर्शमा तयार पारेको:

डा. सञ्जीव सापकोटा, डा. सागर पौडेल, डा. प्रभात अधिकारी, डा. प्रकाश श्रेष्ठ, डा. शिवप्रसाद श्रेष्ठ